

सदस्यता:

संस्थाको विनियममा ब्यबस्था भए बमोजिम १६ बर्ष उमेर पुरा गरेका कार्यक्षेत्र भित्र स्थायी रूपमा बसोबास गरेका र संस्थाको सेवा उपयोग गर्न सक्षम वा कुनै पेसा ब्यबसाय सञ्चालन गरेका नगरिकहरू नै यस संस्थाका सदस्य बन्न योग्य रहन्छन् ।

संस्थाले प्रदान गर्ने सेवाहरू...

- बचत तथा ऋणको
- रेमिट्यान्स
- मोवाईल बैंक (I Smart Apps)
- पानी विजुली, फोन, ईन्टरनेटको विल भुक्तानी सुविधा
- सदस्य राहतकोषको ब्यबस्था गरी कर्षविधिमा ब्यवस्था भएअनुसार सदस्य राहतकोष प्रदान
- ३ तहको (सञ्चालक, जेष्ठ सदस्य र नियमित सदस्य) सहकारी अवलोकन भ्रमण
- असल ऋणी जनसेवा कार्डको सुविधा
- सदस्य शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन
- विभिन्न विधामा सदस्य सम्मान उत्कृष्ट सदस्य, उत्कृष्ट कृषक, उत्कृष्ट बचत कर्ता, उत्कृष्ट बाल कचत कर्ता, उत्कृष्ट सुभावकर्ता, एस.ई.ई. मा उत्कृष्ट अंक ल्याउने विध्यार्थी सम्मान ... जेष्ठ सदस्य सम्मान

सामाजिक क्षेत्रमा जनसेवा

- प्राकृतिक स्रोत ब्यवस्थापन कलेज स्थापनार्थ सहयोग,
- स्वास्थ्य चौकी स्थापनार्थ सहयोग,
- विद्यालयहरूमा भौतिक निर्माण तथा शुद्ध पिउने पानीको लागि सहयोग,
- जेष्ठ सदस्य भवन निर्माणमा शिक्षा, स्वास्थ्य लगाएतका क्षेत्रमा सामुदायिक विकास हुने कार्यक्रममा सहभागीता ।

बचत सेवाहरू:

- नियमित बचत
- विशेष बचत
- खुत्रुके बचत
- कर्मचारी बचत
- बाल बचत
- युवा स्वरोजगार बचत
- जनसेवा नारी बचत
- चाड पर्व बचत
- विमा बचत
- आवधिक बचत
- सामाजिक बचत
- दैनिक बचत
- विद्यार्थी बचत

ऋण सेवाहरू:

- कृषि ऋण
- ब्यापार ब्यबसाय ऋण
- घर ब्याबहार ऋण
- उच्च शिक्षा अध्यन ऋण
- घर निर्माण तथा जग्गा खरिद ऋण
- बैदेशिक रोजगार ऋण
- युवा स्वरोजगार ऋण
- लघु उधोग ब्यबसाय ऋण



ऋणका प्रकारहरू:

अ) धन जमानत ऋण

शेयर सदस्यको धन जमानतको आधारमा प्रदान गरिने ऋणलाई धन जमानत ऋण भनिन्छ । यस्तो ऋण लिन चाहाने सदस्य र धन जमानत दिने सदस्यको औषत शेयर रकम पुरा भएको हुनु पर्ने छ । ऋणको रकम र 5C विश्लेषणको आधारमा धन जमानत दिने सदस्य न्युनतम २ जना देखी अधिकतम संस्थाले तोके बमोजिम हुने छ ।

आ) धितो जमानत ऋण :

• नियमित बचत धितो ऋण

• आवधिक बचत धितो ऋण

शेयर सदस्यको वा एकाघर परिवारको भित्रको नाउँमा रहेको घर जग्गा तथा अचल सम्पती धितो राखि दिइने ऋणलाई धितो जमानत ऋण भनिन्छ । धितो जमानत ऋणमा पनि न्युनतम २ जना धन जमानतीको अनिवार्य व्यवस्था गरिएको छ । रु.१० लाख भन्दा माथि ऋणको लागी संस्थागत मुल्याङ्कनकर्ताबाट धितो मुल्याङ्कन गरिएको छ ।

उ) बचत जमानत ऋण :

सदस्यको नियमित बचत खातामा रहेको रकमको आधारमा रकमको अधिकतम ८० प्रतिशतसम्म ऋण तत्कालै उपलब्ध गराइने छ । यस्तो ऋणमा बचतमा दिदै आएको ब्याजमा थप ३ प्रतिशत ब्याज लाग्ने छ भने आवधिक बचत धितोको ऋणमा आवधिक बचतमा दिदै आएको ब्याजमा थप २ प्रतिशत ब्याज लाग्ने ।

ऋण लगानी प्रक्रिया :

१) धन जमानत र बचत जमानतमा लगानी गरिने ऋण प्रक्रिया पुरा भए पश्चात तत्कालै लगानी हुने ।

२) धितो जमानतमा लगानी गरिने ऋण आवश्यक प्रक्रिया पुरा भए पश्चात धितो निरिक्षण उप समितिले धितोको स्थलगत निरिक्षण गरी प्रतिवदेन पेश गरे पश्चात ऋण उप-समितिले ऋण स्वीकृत गरी मालपोत कार्यालयबाट रजिस्ट्रेसन पास गरे पछि मात्र लगानी गरिने ।

ऋण लागनी प्रक्रियामा आवश्यक पर्ने न्यूनतम कागजातहरू:

- १) धितो जमानतको लागी धितो राख्ने जग्गाको जग्गा धनी प्रमाण पुर्जा
- २) नापी नक्सा
- ३) चालु बर्षमा तिरो तिरेको रसिद
- ४) स्थानीय निकाय वडा बाट जग्गाको चार किल्ला प्रमाणीत गरेको कागजात
- ५) आय स्रोत खुल्ने प्रमाणित कागजात
- ६) ब्यासाय संचालनको कार्ययोजना (प्रपोजल)
- ७) संबन्धित निकायमा ब्यवसायदर्ता वा नविकरण
- ८) पारिवारीक मन्जुरीनामा
- ९) ऋणी र धनजमानत दिने सदस्यको नागरिकता र फोटो
- १०) नगद प्रवाहको लागी रकम जम्मा खाताको विवरण (Account statement)

२०८० पौष मसान्त सम्मको संस्थाको तथ्याङ्क यस प्रकार रहेको छ ।

क्र.स.	विवरण:	०८० पौष मसान्तर सम्मको
	सदस्य संख्या २३१२ जना	महिला: ११०९ जना पुरुष: ११९४ जना अन्य: ९
१		
२	शेयर रकम	३४,६९,९२,७००।००
३	बचत रकम	२८,८३,०२,६४५।२४
४	जगेडाकोष	२,१०,४८,३४१।०६
५	कुल संस्थागत पुँजी	२,३०,१६,७४८।४०
६	अन्यकोषहरू:	६२,५९,५३९।८९
७	ऋण रकम	२६,०१,९४,०९७।०९
८	लगानी हिसाव	५५५८०१।००
९	तरलता प्रतिशत	३१।१५



“समुदायको अग्रणी र विश्वसनीय वित्तीय संस्था”

दर्ता नं.: ०२/०५०/०५१

पान नं.: ३०४७६६१४३



वचत तथा ऋण सहकारी संस्था लि

Janasewa Saving and Credit Co-operative Society Ltd.

स्था.: २०५०



संक्षिप्त चिनारी

Janasewacasos1087@gmail.com
www.janasewacoop.com.np

मुख्य कार्यालय: पोखरा-१४, पुरन्चौर, कास्की
फोन नं ०६१-५०३०५६/५०३१५६
सेवा केन्द्र: पोखरा-१, ट्याक्सीचोक

पृष्ठभूमि:

कास्की जिल्लाको उत्तरमा अवस्थित चाँदी भैंसे टलक्क टल्करहेको माछापुच्छ्रे हिमालको काखमा छुनुमुनु गर्दै रमाईरहेको पोखराको मुख्य बजारदेखि करिब ८ कि.मि. उत्तरमा अवस्थित पोखरा १९ पुरुन्चौर सुन्दरता, मनोरमताको एक उदाहरण नै हो । महानगर भित्र रहे तापनि भु-बनोट र विकासको हिसावले विकट जस्तै रहदै आएको छ यो ठाउँ ।

प्रथम जनआन्दोलन २०४६ ले देशमा आएको परिवर्तन सँगै यस क्षेत्रमा बसोबास गर्ने चेतनशील नागरिक, शिक्षाविद्, पेशाकर्मि, राजनैतिक दलका कार्यकर्ता, शिक्षक कर्मचारी, समाजसेवी, विद्यार्थी र किसानमा पनि परिवर्तनसँगै तत्कालीन गा.वि.स. मा रहेका समस्याबारे सचेत गराएर छाड्यो ।

फल स्वरूप नेपाल सरकारबाट संसोधित भएको सहकारी ऐन २०४८ को प्राबधानबाट ग्रामीण समुदायले आफ्ना आर्थिक, सामाजिक र सांस्कृतिक समस्याहरु परिपूर्ति गर्ने अवसर सिर्जना गर्यो । त्यसैको परिणाम हो, जनसेवा बचत तथा ऋण सहकारी संस्था लि. पुरुन्चौर । यस संस्थाका सदस्यहरु सहकारीको स्थापनापछि देहायका ग्रामीण समस्याहरु सँग सहजरूपमा जुध्न सफल भएका छन् ।

- साहु महाजनहरुको चर्को ब्याजको शोषणबाट मुक्ति,
- आफ्नै ठाउँमा रोजगारीको अवसर सिर्जना भएको छ,
- कृषि र पशुपालनलाई प्रमुख आय श्रोतको रूपमा लिइएको छ,
- गरिवी न्युनीकरणमा प्रमुख भूमिका खेलेको छ,
- आर्थिक, सामाजिक तथा ब्यबसायीक कार्यको लागि साहुमहाजनको भर पर्नु नपरेकाले स्वाभिमानको संरक्षण गरेको छ ।

उपरोक्त समस्याहरुबाट मुक्ति पाउन २०५० साल भाद्र २१ गते तत्कालीन सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीमा सहकारी ऐन २०४८ बमोजिम विधिवत् रूपमा यस श्री जनसेवा बचत तथा ऋण सहकारी संस्थाले दर्ता नं. ०२/०५०/०५१ मा दर्ता भै बैधानिकता प्राप्त गर्यो । २०५० भाद्र २१ गते तत्कालीन सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीमा साविक पुरुन्चौर गा.वि.स. का सबै वडाहरु कार्यक्षेत्र रहने गरी ०२ नं. मा दर्ता भएको संस्था हो, जनसेवा बचत तथा ऋण सहकारी संस्था लि. स्थापनाकालमा जम्मा ६८ जना व्यक्तिहरुबाट रु. ६८००।- शेयर पूँजी संकलन गरी पूँजी निर्माण गर्दै गर्दा संस्थाको कारोवारीक पूँजी विकास गराउनको साथै सदस्यको आर्थिक विकास गराउने उद्देश्य स्वरूप तत्कालीन समयमा अति गरिबीका रेखामुनी रहेका कृषि मजदुरहरु जसले श्रम नगरिकन बिहान बेलुकाको छाक टार्नसमेत नसक्ने अवस्थाका व्यक्तिहरुलाई पनि संस्थामा आवद्ध गराई एक महिनाको ३० दिनको ज्याला मध्ये १ (एक) दिनको कृषि मजदुरको हुने ज्याला रु.२५।- मासिक बचत गर्ने शर्तमा संस्थाले बचत निर्धारण गरी बचत कारोवारको सुरुवात गरिएको थियो ।

संस्थाका उद्देश्यहरु:

- वित्तिय सेवाबाट वञ्चित परिवार तथा समुदायको पहिचान गरी उनीहरुलाई आवश्यक पर्ने बचत तथा ऋण सुविधा उपलब्ध गराउने ।
- सदस्यहरुमा स्वावलम्बी भावनाको विकास गरी नियमित रूपमा बचत गर्ने भावनाको विकास गराउने ।
- संकलित रकम सदस्यहरुको आर्थिक उन्नतिको लागि कृषि साथै अन्य आय मूलक ब्यबसायमा परिचालन गर्ने ।
- सहकारीका सिद्धान्त मुल्य मान्यतालाई ब्यबहारमुखी बनाउने ।

परिकल्पना: (Vision)

“समुदायको पहिलो रोजाइको विश्वसनीय सहकारी संस्था ”

ध्यये: (Mission)

“आधुनिक प्रविधिको प्रयोग गरी छिटो छरीतो, सर्व शुलभ, प्रतिस्प्रधी र उचित प्रतिफलका साथमा सदस्य मैत्री सुरक्षीत वित्तिय सेवाहरु प्रदान गर्ने”

लक्ष्य (Goal)

- कार्यक्षेत्र भित्रका सबै सदस्यहरुको हरेक वित्तिय समस्याहरु समाधान गरी समुदायको पहिलो रोजाईको विश्वाशिलो सहकारी संस्था बन्ने ।
- आफ्ना सदस्यहरुलाई सहकारी मार्फत विभिन्न उधमशिल कार्यक्रममा आवद्ध गराई नियमित बचत गर्ने बानिको विकास गर्ने ।
- नियमित रूपमा बचत संकलन गरी उत्पादनमुखी आयमुलक र सिपमुलक उद्देश्यको लागि सदस्यहरुलाई सुलभ ब्याजदरमा ऋण सुविधा उपलब्ध गराउने ।
- विपन्न बर्गका दलित, जनजाती, आदिवासि, सदस्यहरुलाई स-साना आय मुलक ब्यवसाय गर्नका लागि विशेष प्रोत्साहन र सहयोग गर्ने ।
- संस्थाको कार्यक्षेत्र भित्रका सम्पूर्ण समुदायका मानिसहरुलाई संस्थामा आवद्ध गराई आर्थिक क्रियाकलापमा सक्रिय सहभागी बनाउने ।
- सदस्यहरुको जन्म देखी मृत्यु सम्मका कृयाकलापमा साथ र सहयोग गर्ने ।
- सहकारी संस्थाको परिचय हुने खालका कार्यक्रमहरु घरघरमा पुर्याउने जस्तै: सहकारी शिक्षा, वित्तिय साक्षरता, स्वास्थ्य सरसफाई आदी ।
- वित्तिय गुणस्तरका लागि नेपाल सरकार, सहकारी विभाग, र नेफ्स्कुनले संचालनमा ल्याएको स्तरीकरण कार्यक्रममा सहभागी भै सफलता प्राप्त गर्ने ।
- सहकारीहरुको विचमा एकीकरण नीति अवलम्बन गर्ने ।
- कार्यक्षेत्र भित्रको संस्थाहरुको अभिभावक संस्थाको रूपमा स्थापित हुने
- विपन्न समुदाय समक्ष लक्षित कार्यक्रमहरु पुर्‍याउने ।
- समयको मागसँगै उच्च प्रविधिको प्रयोग गर्ने ।
- गुणस्तरीय र दिगो संस्था निर्माण गर्ने ।
- सामुदायिक विकासका कार्यक्रमहरु सञ्चालन गर्ने ।
- आन्तरीक पूँजीको विकास गरी सदस्य केन्द्रीत कार्यक्रमहरु सञ्चलन गर्ने ।

जनसेवा बचत तथा ऋण सहकारी नै किन

- कास्की जिल्लाकै पुरानो र उदाहरणीय सहकारी संस्था ।
- कास्की जिल्लामा नै नेपाल स्तरको गुणस्तर प्रमाण चिन्ह प्रोबेसन ब्राण्ड प्राप्त गर्न सफल पहिलो संस्था
- स्थानिय स्तरबाटै संचालन, ब्यवस्थापन र समुदायमा आधारित दिगो संस्था ।
- कूल सम्पतिमा ६ प्रतिशत भन्दा बढी संस्थागत पुँजी रहेको ।
- संस्थाको वित्तिय स्वस्थताको समय समयमा परीक्षण गर्ने गरिएको ।
- निति, विधि,र प्रविधिको साथै सुशासन कायम गरेको प्रोवेशन कार्यक्रममा सफलता प्राप्त गरी अन्तराष्ट्रिय स्तरको ऐक्सेस (ACCESS) कार्यक्रममा अभ्यासरत रहेको ।
- तालिम प्राप्त तथा दक्ष र अनुभवी कर्मचारीहरु रहेको ।
- शेयर लाभांसको अतिरिक्त कारोवारीक मुनाफा वितरणको ब्यबस्था रहेको
- सुचना तथा गुनासो सुनुवाईको ब्यवस्था भएको ।
- केही गर्न चाहाना भएका उधमीहरुको लागि सुलभ ब्याजदरमा ऋण सुविधाको ब्यवस्था भएको ।
- सदस्यहरुलाई महारोग लागेमा सदस्य राहतकोषबाट उपचार सुविधा प्राप्त गर्ने ब्यबस्था रहेको ।
- विभिन्न राष्ट्रिय तथा क्षेत्रिय पुरस्कार र सम्मानहरु प्राप्त गर्न सफल ।
- आफ्नो कारोवारको जानकारी तत्कालै प्राप्त हुने.
- संस्था र सदस्यहरुको सम्बन्ध सुमधुर पार्ने तथा संस्थाका गतिविधिहरु सदस्य सम्म पुर्‍याउन र सदस्यहरुको सुभाव गुनासाहरु संस्थासम्म ल्याई पुर्याउनको लागि एवं घर दैलोबाटै रकम संकलनको लागि संस्थाका प्रतिनिधि कर्मचारीको ब्यबस्था भएको ।
- सुविधा युक्त मोवाईल एप्सको ब्यवस्था भएको ।
- संस्थाको आफ्नै भवन रहेको ।

- पोखराको मुख्य बजार पोखरा १ ट्याक्सीचोकमा सेवा कार्यालय रहेको ।

संस्थाले हालसम्म प्राप्त गरेका पुरस्कार तथा सम्मानहरु

- सहकारी महौसंधबाट उत्कृष्ट सहकारी ब्यबसाय पुरस्कार प्राप्त ।
- नेफ्स्कुबाट गण्डकी प्रदेशको उत्कृष्ट संस्थाको रूपमा सम्मानित ।
- कास्की बचत संघबाट बखान सहकारी अर्वाडबाट सम्मानित ।
- नेफ्स्कुन फिल्ड कार्यालय पोखरा बाट सम्मानित ।
- नेफ्स्कुनबाट गण्डकी प्रदेश अर्न्तगत उत्कृष्ट ब्यबस्थापकबाट सम्मानित
- कास्की बचत संघबाट राईफाईसन सहकारी अर्वाड २०८० बाट संस्थाका ब्याबस्थापक सम्मानित ।
- नेपाल स्तरको गुणस्तर प्रमाण चिन्ह प्रोबेसन (Probation) ब्राण्ड प्राप्त गरी निरन्तर नविकरण गर्न सफल संस्था ।
- एसिया स्तरको गुणस्तर प्रमाण चिन्ह एक्सेस (ACCESS) कार्यक्रममा अभ्यासरत रहेको संस्था ।

हाम्रो सफलताको यात्राहरु.....

